



Branch (शाखा):.....

Date (मिति):

A/c No. (खाता नं.)

Client Code (खातावालाको नं.):.....

I/We request you to open an account as per details specified below: तल उल्लेखित गरे बमोजिम खाता खोली दिनुहुन अनुरोध गर्दछु ।

Account Type : खाताको किसिम

Saving बचत Rec. Deposit क्रमिक बचत Best Saving बेस्ट सेभिङ Shree Samridhi Saving श्री समृद्धि बचत Premium Saving प्रिमियम बचत Corporate A/C कर्पोरेट खाता Current A/C चलि खाता Other अन्य

Total Amount: जम्मा रकम Cash नगद Cheque चेक Other (Specify) अन्य

Amount In words: रकम अक्षरमा

Mode of Operation: Single एकल Jointly संयुक्त

Applicant's Details (आवेदकको विवरण)

Full Name (In Capital Letter):

पुुरा नाम: (देवनागरीमा)

Father's Name: (पिताको नाम):

Grandfather's Name: बाजेको नाम:

Spouse Name: (पति/पत्निको नाम):

Contact Address (सम्पर्क ठेगाना):

House No. (घर नं.): Ward No. (वडा नं.): Street/Tole (टोल): Municipality/R.M. (नगरपालिका/गा.पा.):

District: (जिल्ला): Zone: (अञ्चल): Province (प्रदेश):

Email (इमेल): Phone No. (फोन नं.): Mobile No. (मोबाइल नं.):

Permanent Address: (स्थायी ठेगाना): Occupation: (पेशा):

Other Details (अन्य विवरण):

Marital Status: Single (वैवाहिक स्थिति) Married (अविवाहित) Married (विवाहित) Date of Birth (जन्म मिति): Nationality: (राष्ट्रियता):

Citizenship No./Passport No. (नागरिकता नं./पासपोर्ट नं.): Place of Issue: (जारी गरिएको स्थान): Date of Issue: (जारी गरिएको मिति):

For Joint Account Details (संयुक्त खाताको लागि)

Full Name (In Capital Letter):

पुुरा नाम: (देवनागरीमा)

Father's Name: (पिताको नाम):

Grandfather's Name: बाजेको नाम:

Spouse Name: (पति/पत्निको नाम):

Contact Address (सम्पर्क ठेगाना):

House No. (घर नं.): Ward No. (वडा नं.): Street/Tole (टोल): Municipality/R.M. (नगरपालिका/गा.पा.):

District: (जिल्ला): Zone: (अञ्चल): Province (प्रदेश):

Email (इमेल): Phone No. (फोन नं.): Mobile No. (मोबाइल नं.):

Permanent Address: (स्थायी ठेगाना): Occupation: (पेशा):

Other Details (अन्य विवरण):

Marital Status: Single (वैवाहिक स्थिति) Married (अविवाहित) Married (विवाहित) Date of Birth (जन्म मिति): Nationality: (राष्ट्रियता):

Citizenship No./Passport No. (नागरिकता नं./पासपोर्ट नं.): Place of Issue: (जारी गरिएको स्थान): Date of Issue: (जारी गरिएको मिति):

Signature (दस्तखत)

Nomination Form (इच्छाएको व्यक्ति)

In the event of my death or incapacity, the following nominee shall be entitle to receive balance sum of monies held with this account at your finance company. मेरो /हाम्रो मृत्यु भएमा वा मेरो /हाम्रो अशक्त अवस्थामा तल उल्लेखित इच्छाएको व्यक्तिलाई भुक्तानी वा चलाउन पाउने कुरामा मेरो/हाम्रो मञ्जुरी छ ।

Nominee's Name: (इच्छाएको व्यक्तिको नाम):	<input type="text"/>
Nominee's Relationship: (इच्छाएको व्यक्तिसँगको सम्बन्ध):	<input type="text"/>
Nominee's Father's/Mother's Name: (इच्छाएको व्यक्तिको बुवा/आमाको नाम):	<input type="text"/>
Nominee's Full Address: (इच्छाएको व्यक्तिको पूरा ठेगाना):	<input type="text"/>
Citizenship No.: (नागरिकता नं.):	<input type="text"/>
Place of Issue: (जारी गरिएको स्थान):	<input type="text"/>
Issued Date: (जारी मिति):	<input type="text"/>

Photo

In case the nominee is minor: (इच्छाएको व्यक्ति नाबालक भएमा):

Guardian Name: (अभिभावकको नाम):	<input type="text"/>	Guardian Relationship: (अभिभावकसँगको सम्बन्ध):	<input type="text"/>
------------------------------------	----------------------	---	----------------------

Location Map of Residence बासस्थानको नक्सा

 N

The nearest Landmark is which ismeters away from my residence.

The copies of following documents have to be submitted at the time of account opening. Please submit the original documents while opening account for verification purpose.

खाता खोल्दा तल उल्लेखित कागजातहरू पेश गर्नुपर्नेछ । कृपया खाता खोल्ने समयमा सक्कल प्रमाणपत्र पेश गर्नुहोला ।

1. Personal Account: (व्यक्तिगत खाता)

- a. Identification (Citizenship certificates, passport etc). परिचयपत्र (नागरिकताको प्रमाणपत्र, राहदानी आदि)
- b. Two recent passport size photographs. (हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो)
- c. Birth certificate in case of minor account. (नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र)
- d. Nominee's passport size photo. (इच्छाएको व्यक्तिको पासपोर्ट साइजको एक प्रति फोटो)
- e. Nominee's Id (Citizenship certificate, passport etc). (इच्छाएको व्यक्तिको परिचयपत्रको फोटोकपी)

2. Institutional Account: (संस्थागत खाता)

- a. Certificate of Registration and Renewal. (संघ-संस्था दर्ता प्रमाणपत्र र नविकरण प्रमाणपत्र)
- b. Certificate of tax clearance/interest tax exemption if any. (आयकर चुक्ता/ब्याज आयकर छुट प्रमाणपत्र)
- c. Copy by laws/constitution. (नियमावली/विधानको प्रमाणित प्रतिलिपी)
- d. Copy of BOD resolution to open account and a copy of their citizenship certificate (खाता खाल्ने र संचालन गर्ने सम्बन्धमा सञ्चालक समितिको बैठकको निर्णय, निवेदन र संचालकहरूको नागरिकताको प्रतिलिपी)
- e. List of office bearers and their address. (पदाधिकारीहरूको नाम र ठेगाना)
- f. Identification, citizenship certificate and two photographs of account operators. (खाता सञ्चालकको परिचय, नागरिकताको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो)

Signature (दस्तखत)

Terms & Conditions: (शर्त तथा बन्देजहरू)

- The laws and regulations of Nepal and customs and procedures common in banks/FIs in Nepal will apply to and govern the conduct of accounts opened with the banks/FIs.
(खाता संचालन प्रचलित नेपाल कानून, नियम, निर्देशन तथा बैकिङ्ग प्रचलन अर्न्तगत हुनेछ ।)
- The account holders can only withdraw sums from his/her/their account by means of cheques and other means acceptable to the finance company for that particular account.
(खातावालेले फाइनान्स कम्पनीले उपलब्ध गराएको चेक तथा फाइनान्स कम्पनीले प्रदान गरेको एवं फाइनान्स कम्पनीलाई स्वीकार्य हुने अन्य माध्यम प्रयोग गरी आफ्नो खाताबाट रकम भिक्तन सक्नेछ ।)
- Cheque should be signed fully as per the specimen signature supplied to the finance company.
(खाताबाट रकम भिक्तन प्रयोग गर्ने चेकमा दस्तखत नमूना कार्डमा जनाएको अनुसारको हुनुपर्नेछ ।)
- Post dated, stale and mutilated cheque shall not be paid. Cheques bearing a date of 6 months before the date of presentation are considered as stale cheques and future dated cheques are considered post dated cheques.
(चेकको मिति ६ (छ) महिना भन्दा अघिको र चेक प्रस्तुत गरिएको मिति भन्दा पछिको मिति उल्लेख गरिएको र अस्पष्ट चेकबाट रकम भुक्तानी गरिने छैन ।)
- The rate of interest payable on the account shall be published in a national daily from time to time and the interest rate is subject to change without prior notice.
(फाइनान्स कम्पनीले प्रदान गर्ने ब्याजदर समय समयमा फाइनान्स कम्पनीले कुनै एक दैनिक पत्रिकामा प्रकाशित गर्ने अनुसार हुनेछ तथा फाइनान्स कम्पनीले यस्तो ब्याजदर खातावालेलाई पुर्व सूचना विना नै परिवर्तन पनि गर्न सक्नेछ ।)
- Closing request along with the unused cheque book provided by finance company in relation to the account has to be submitted to close the account.
(खाता बन्द गर्नु परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरू संलग्न गरी लिखित रुपमा फाइनान्स कम्पनीमा अनुरोध गर्नुपर्नेछ ।)
- I/we hereby declare that the transacted amount earning is not of any illegal source affiliated to terrorism, drug, smuggling, human trafficking & united crime.
(मैले/हामीले यस फाइनान्स कम्पनीमा गरेको कारोबार रकम कुनै आतंकवाद, लागु पदार्थ, मानव बेचबिखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भनी स्वयं घोषणा गर्दछु/गर्दछौं ।)
- In case of double or over payment by any reason company can recover such amount by debiting my/our accounts or from any other properties.
(कुनै कारणबाट दोहोरो वा बढी भुक्तानी हुनगएको खण्डमा सो दोहोरो वा बढी भुक्तानी भएको रकम मेरो/हाम्रो खाताबाट खर्च लेखी कम्पनीले असुल उपर गर्न सक्नेछ ।)

Mandate उद्घोष

I/We hereby declare that all information provided here are correct and true in my/our knowledge that I/We have read and understood the terms & conditions pertaining and operating of this account and agree to abide by the same. I/We further agree to abide by any amendments to be said Terms & Conditions made by the finance company time to time, with or without notice to me/us.

मैले/हामीले यस फारममा उल्लेख गरेको, मैले/हामीले जाने बुझे सम्म ठिक छ र मैले/हामीले खाता खोल्ने र सो संचालन सम्बन्धि सबै शर्त र अवस्था बारे बुझेको छु/छौं र ती उल्लेखित शर्तहरू पालना गर्न मंजुर गर्दछु/गर्दछौं । समय समयमा कम्पनीले मलाई/हामीलाई जानकारी गराएर वा नगराएर थप वा परिवर्तन गरेको शर्त समेत पालना गर्न मंजुर गर्दछु/गर्दछौं ।

दा.	वा.

Office Seal

दा.	वा.

Applicant (निवेदक)

Applicant (निवेदक)

Signature: _____

Signature: _____

Date
DD MM YY

Date
DD MM YY

Office Use Only

Please refer NRB Directive No. 19 Annexure 19.1 for further clarification

- | | Yes | No |
|---|--------------------------|--------------------------|
| a. Documents collected and verified with original | <input type="checkbox"/> | <input type="checkbox"/> |
| b. Acceptable address verifying document obtained | <input type="checkbox"/> | <input type="checkbox"/> |
| c. Do you consider purpose of account as High Risk ? | <input type="checkbox"/> | <input type="checkbox"/> |
| d. Is account holder related to politically exposed person (PEP)?
If yes, please mention the name/affiliation: | <input type="checkbox"/> | <input type="checkbox"/> |
| e. Do you consider transaction profile as High Risk ? | <input type="checkbox"/> | <input type="checkbox"/> |

Client Code

A/c Type:

Account No.

Interest Rate:

Mode of Interest Payment: Month End Quarter End Half Year End Year End

Entered by: _____

Verified by: _____

Approved by: _____

Date: _____

Date: _____